

साझेदारी फर्म

कबुलियतनामाको नमुना

हामी देहाय बमोजिमको नाम, थर र वतन भएका व्यक्तिहरू एक आपसमा साझेदार भई देहायका शर्त र वन्देजको अधीनमा रही साझेदारी ऐन, २०२० बमोजिम वाणिज्य व्यवसायको रूपमा साझेदारी फर्म सञ्चालन गर्न मञ्जुर भई तपसिल बमोजिमका साक्षीको रोहवरमा लेखात्मक र रेखात्मक सहिछाप सहित यो कबुलियतनामा तयार गरी एकप्रति विभागमा पेश गरी एक एकप्रति सबै साझेदारले बुझि लियौं दियौं ।

देहाय

१. फर्मको नाम:

२. फर्म रहने ठेगाना:

३. साझेदारको तीनपुस्ते सहितको विवरण:

क. साझेदार (१)

बाजेको नाम:

बाबुको नाम:

आमाको नाम:

साझेदारको नाम:

नागरिकता प्रमाण पत्र नं.

स्थायी ठेगाना:

ख. साझेदार (२)

बाजेको नाम:

बाबुको नाम:

आमाको नाम:

साझेदारको नाम:

नागरिकता प्रमाण पत्र नं.

स्थायी ठेगाना:

(यसैगरी साझेदारहरूको संख्या अनुसार विवरण थप गर्दै जाने ।)

४. फर्मको किसिम: यो साझेदारी ऐन, २०२० को अधीनमा रही सञ्चालन हुने साझेदारी फर्म हुनेछ ।

५. फर्मको उद्देश्य र कारोबार: *(आफूले गर्ने उद्देश्य वा कारोबार लेख्ने ।)*

६. पूँजीको व्यवस्था: फर्मको कूल पूँजी..... हुनेछ । जसमा साझेदार (क. नाम थर.....) को रु. (.....प्रतिशत हिस्सा), साझेदार (ख. नाम थर.....) को रु. (.....प्रतिशत हिस्सा) *(यस्तै साझेदारको संख्या अनुसार थप गर्दै जाने ।)* रहनेछ ।

७. हिस्साको अंक र दायित्व: यस फर्ममा साझेदारहरूले लगानी गरेको पूँजीको अंकका आधारमा निजहरूको दायित्व कायम रहनेछ ।

८. फर्मको प्रतिनिधित्व गर्ने साझेदार: *(साझेदारहरूको आपसी सहमति, समझदारी र सल्लाहमा फर्मको प्रतिनिधिको रूपमा छनौट भएको साझेदार प्रतिनिधिको नाम उल्लेख गर्ने।)*

९. नाफा नोक्सान वण्डा लगाउने तरिका: यस फर्मको नाफा नोक्सान पूँजीको लगानीको आधारमा समानुपातिक तवरले प्रत्येक साझेदारबीच वण्डा गरिनेछ । (साझेदारबीचको समझदारी र कबुलियत अनुरूप फर्मको खर्च वा लगानीको व्याज आदि समेत उल्लेख गर्न सकिने ।)
१०. बैंक खाता सञ्चालन: यस फर्मको कारोबार गर्नको लागि फर्मको नाममा बैंक खाता खोली सञ्चालन गरिनेछ । (बैंक खाता सञ्चालन र दस्तखत क-कसको रहने हो सो समेत खुलाउने ।)
११. श्रेस्ता राख्ने: फर्मको हिसाब किताब प्रचलित कानून बमोजिम नेपाली भाषामा राखिनेछ ।
१२. पारिश्रमिक: साझेदारहरू मध्ये (नाम थर खुलाउने) ले यस फर्ममा पूरा समय दिई काम गर्नेछन् र फर्ममा पूरा समय दिई काम गरे बापत निजले रु. पारिश्रमिक वा उचित पारिश्रमिक पाउने छन् ।
१३. थपघट वा विवरण हेरफेर: यस फर्मको साझेदार, ठेगाना, पूँजी, उद्देश्य वा कारोबार आदि कुराहरू थपघट वा हेरफेर सम्बन्धित विभागको स्वीकृति लिई गर्नु पर्नेछ ।
१४. साझेदारी छोड्ने सम्बन्धी व्यवस्था: कुनै साझेदारले उचित कारण देखाई आफूले साझेदारी छोडी अलग बस्न चाहेमा बाँकी साझेदारको मञ्जुरीमा सम्बन्धित विभागको स्वीकृति लिई साझेदारी छोड्न सक्नेछ । (साझेदारी छोड्दाको दायित्व वहन के कसरी हुने उल्लेख गर्ने ।)
१५. साझेदारी विघटन हुने सम्बन्धी व्यवस्था:
१६. अन्य व्यवस्था: (साझेदारी ऐन, २०२० र प्रचलित नेपाल कानून बमोजिम साझेदारहरूले राख्न चाहेका अन्य कुराहरू उल्लेख गर्ने ।)
१७. यस कबुलियतनामामा लेखिएका कुराहरूको हकमा यसै बमोजिम र यसमा नलेखिएका वा लेख छुट भएका कुराहरूको हकमा साझेदारी ऐन, २०२० र प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

साझेदारको सहिछाप:

(क) साझेदार (१)

(ख) साझेदार (२)

(ग) साझेदार (३)

सही:

सही:

सही:

दायाँ	बायाँ

दायाँ	बायाँ

दायाँ	बायाँ

तपसिल

साक्षीको

नाम, थर:

नाम, थर:

ठेगाना:

ठेगाना:

सही:

सही:

ईति सम्बत् २०... साल महिना गते रोज..... शुभम्..... ।